

# Zec

## Chapter 8

Nepali Interlinear

Reference: Nepali ERV

1 וַיְהִי רְבֵרֵב יְהוָה זָבָאוֹת לְאִמֶּר :  
र-आयो वचन परमप्रभु सेनाहरूकाकी भन्दै  
H1961 H1697 H3068 H0559

यो वचन सर्वशक्तिमान परमप्रभुको हो।

2 כֹּה אָמַר יְהוָה זָבָאוֹת קִנְיָתִי לְצִיּוֹן קִנְיָהּ גְּדוּלָּהּ וְחַמָּה גְּדוּלָּהּ  
यसो भन्नुहुन्छ परमप्रभु सेनाहरूकाले डाह-गरेको-छु सियोनको-लागि डाह  
H3541 H0559 H3068 H7065 H7065 H6726 H7068 H2534  
:לָהּ קִנְיָתִי  
त्यसको-लागि डाह-गरेको-छु  
H7065

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म साँच्चै नै सियोन पर्वतलाई प्रेम गर्छु। म तिनलाई यति साह्रो प्रेम गर्छु, तर तिनी मेरो बिश्वासनीय भइनन् अनि म तिनीसंग क्रोधित भएँ।”

3 כֹּה אָמַר יְהוָה שְׁבִתִי אֶל-צִיּוֹן וְשָׁכַנְתִּי בִּתְּוָה יְרוּשָׁלַם וּנְקִרָאָה  
यसो भन्नुहुन्छ परमप्रभु म-फर्केको-छु तिर सियोनमा र-म-बस्नेछु बीचमा यरूशलेमको र-भनिनेछ  
H3541 H0559 H3068 H7725 H0413 H6726 H7931 H8432 H3389 H7121  
:וּ  
|  
וְשָׁלֵם יְרוּשָׁלַם עִיר-הָאֱמֻתֹת וְהָר-יְהוָה קֵר הַקְּדָשׁ :  
यरूशलेम शहर सत्यको र-पहाड परमप्रभु सेनाहरूकाकी पहाड पवित्रको  
H3389 H0571 H2022 H3068 H2022 H6944 H2022

परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिँ पवित्र पर्वत भनिनेछ।”

4 כֹּה אָמַר יְהוָה זָבָאוֹת עָד יִשְׁבּוּ זְקֵנִים וּקְנֹתָת רַחֲבֹת יְרוּשָׁלַם וְאִישׁ  
यसो भन्नुहुन्छ परमप्रभु सेनाहरूकाले अझै बस्नेछन् बुढा र-बुढीहरू चौकहरूमा यरूशलेमका र-प्रत्येक  
H3541 H0559 H3068 H5750 H3427 H2205 H2205 H7339 H3389 H0376  
:יָמִים  
|  
מִשְׁעֲנֵתוֹ בִּירוֹ מֵרֵב  
आफ्नो-लठ्ठी हातमा बहुतै  
H3027 H7230 H3117

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका बुढा-बुढीहरू फेरि गल्लीहरूमा देखिनेछन्। मानिसहरू यति लामो समय सम्म बाँच्नेछन् कि उनीहरूलाई टेकने लौरोको आवश्यकता पर्नेछ।”

5 וּרְחֹבֹת הָעִיר יִמְלְאוּ יְלָדִים וְיִלְדוֹת מִשְׁחָקִים בְּרַחֲבֹתֶיהָ :  
शहरका भरिनेछन् केटाकेटीहरूले र-चौकहरू खेल्दै-गरेका र-केटीहरूले  
H7339 H4390 H3206 H3207 H7832 H7339

अनि शहरका बाटोहरू नानीहरूले भरिनेछ।”

6 כֹּה אָמַר יְהוָה זָבָאוֹת כִּי יִפְּלֵא בְּעֵינָי שְׂאֲרֵיט הָהָהּ בְּיָמָיו  
यसो भन्नुहुन्छ परमप्रभु सेनाहरूकाले यदि असम्भव-लागछ आँखामा बाँकी-रहेका जनताको दिनहरूमा  
H3541 H0559 H3068 H6381 H5002 H6381 H2088 H7611 H3117  
:פ  
|  
הָהָהּ גַם-בְּעֵינָי יִפְּלֵא  
ती मेरो-पनि असम्भव-लागछ आँखामा  
H1992 H1571 H6381 H3068 H5002

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जीवित मानिसहरूले सोच्लान्, यो एकदमै गाह्रोछ अनि म पनि सोच्छु यो एकदमै गाह्रोछ।”

וּמֵאַרְץ	מִזְרַח	מֵאַרְץ	עִמִּי	אַתְּ	מוֹשִׁיעַ	הַנְּגִי	צְבָאוֹת	יְהוָה	אָמַר	כֹּה	7
र-देशबाट	पूर्वको	देशबाट	मेरो-जनतालाई	-	बचाउनेछु	हेर-म	सेनाहरूकाले	परमप्रभु	भन्नुहुन्छ	यसो	
<a href="#">H0776</a>	<a href="#">H4217</a>	<a href="#">H0776</a>		<a href="#">H0853</a>	<a href="#">H3467</a>	<a href="#">H2009</a>		<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>	
									הַשֶּׁמֶשׁ:	מִבֹּא	
									सूर्यको	अस्ताउने	
									<a href="#">H8121</a>	<a href="#">H3996</a>	

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर म पूर्व र पश्चिमका देशहरूबाट मानिसहरू बचाई रहेछु अनि मेरो मानिसहरूलाई डोह्याउनेछु।

וְאֲנִי	לְעָם	לִי	וְהָיוּ	יְרוּשָׁלַם	בְּתוֹךְ	וְשָׁכְנוּ	אִתָּם	וְהִבֵּאתִי		8
र-म	जनता	मेरो	र-तिनीहरू-हुनेछन्	यरूशलेमको	बीचमा	र-तिनीहरू-बस्नेछन्	तिनीहरूलाई	र-म-ल्याउनेछु		
<a href="#">H0589</a>			<a href="#">H1961</a>	<a href="#">H3389</a>	<a href="#">H8432</a>	<a href="#">H7931</a>	<a href="#">H0853</a>	<a href="#">H0935</a>		
				ו	וּבְצַדִּיקָה:	בְּאֵמֶת	לְאֱלֹהִים	לְהֵם	אֶהְיֶה	
				।	र-धार्मिकतामा	सत्यमा	परमेश्वर	तिनीहरूको	हुनेछु	
					<a href="#">H6666</a>	<a href="#">H0571</a>	<a href="#">H0430</a>		<a href="#">H1961</a>	

म त्यहाँ फर्केर फेरि आउँछु अनि यरूशलेममा बस्नेछु। तिनीहरू मेरो मानिसहरू हुनेछन् म राम्रो बिश्वासनीय परमेश्वर हुनेछु।”

אַתְּ	הָאֵלֹהִים	בְּיָמַי	הַשְּׂמַעִים	יְדִיכֶם	וְתִזְכְּנֶנּוּ	צְבָאוֹת	יְהוָה	אָמַר	כֹּה	9
-	यी	यी-दिनहरूमा	सुन्नेहरू	तिमी-हातहरू	बलियो-होओस्	सेनाहरूकाले	परमप्रभु	भन्नुहुन्छ	यसो	
<a href="#">H0853</a>	<a href="#">H0428</a>	<a href="#">H3117</a>	<a href="#">H8085</a>	<a href="#">H3027</a>	<a href="#">H2388</a>		<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>	
צְבָאוֹת	יְהוָה	בֵּית	יֹסֵד	בָּיֹם	אֲשֶׁר	הַנְּבִיאִים	מִפִּי	הָאֵלֹהִים	הַדְּבָרִים	
सेनाहरूकाको	परमप्रभुको	घर	जग-राखियो	जुन-दिनमा	जो	अगमवक्ताहरूका	मुखबाट	यी	वचनहरू	
	<a href="#">H3068</a>		<a href="#">H3245</a>	<a href="#">H3117</a>		<a href="#">H5030</a>	<a href="#">H6310</a>	<a href="#">H0428</a>	<a href="#">H1697</a>	
								לְהַבְנוֹת:	הַחֵיִל	
								बनाउनको-लागि	मन्दिर	
								<a href="#">H1129</a>	<a href="#">H1964</a>	

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “शक्तिशाली होऊ! तिमीहरू आज त्यही सन्देश सुनिरहेकाछौ, जुन अगमवक्ताहरूले पहिलाबाटै भन्दै थिए जब सर्वशक्तिमान परमप्रभुले आफ्ना मन्दिर बनाउनका निम्ति फेरि जग बसाल्नु भएको थियो।

אֵינְנָה	הַבְּהֵמָה	וּשְׂכָר	נְהִיָּה	לֹא	הָאָדָם	שְׂכָר	הָהֵם	הַיָּמִים	לְפָנַי	כִּי	10
थिएन	पशुको	र-ज्याला	भएन	थिएन	मानिसको	ज्याला	ती	दिनहरूमा	ती-दिनहरूभन्दा-अघि	किनकि	
<a href="#">H0369</a>	<a href="#">H0929</a>	<a href="#">H7939</a>	<a href="#">H1961</a>	<a href="#">H3808</a>	<a href="#">H0120</a>	<a href="#">H7939</a>	<a href="#">H1992</a>	<a href="#">H3117</a>	<a href="#">H6440</a>		
אִישׁ	הָאָדָם	כָּל-	אַתְּ	וְאֲשַׁלַּח	הַזֶּרַע	מִן-	שְׁלוֹם	אֵין-	וְלִבָּא	וְלִיּוֹצֵא	
मानिसले	मानिसहरूलाई	सबै	-	र-मैले-छोड्ने	शत्रुको	बाट	शान्ति	थिएन	र-आउनेलाई	र-जानेलाई	
<a href="#">H0376</a>	<a href="#">H0120</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H7971</a>			<a href="#">H7965</a>	<a href="#">H0369</a>	<a href="#">H0935</a>	<a href="#">H3318</a>	
									בְּרַעְיוֹ:		
									आफ्नो-छिमेकीलाई		
									<a href="#">H7453</a>		

त्यो समय मानिसहरूसँग श्रमिकहरूलाई मजदूरी बापत दिने पैसा थिएन अथवा पशु र शत्रुहरूको कारणले मानिसहरूको आगमन सुरक्षित थिएन। मैले हरेकलाई आफ्नो छिमेकिको विरोधी बनाइदिँँ।

נָאם	הָיָה	הָעָם	לְשֹׂאֲרִית	אֲנִי	הָרִאשֹׁנִים	כַּיָּמִים	לֹא	וְעַתָּה		11
घोषणा-गर्नुहुन्छ	यसको	जनता	बाँकी-रहेकालाई	म	पहिलो	पहिलाका-दिनहरूजस्तो	होइन	र-अब		
<a href="#">H5002</a>	<a href="#">H2088</a>		<a href="#">H7611</a>	<a href="#">H0589</a>	<a href="#">H7223</a>	<a href="#">H3117</a>	<a href="#">H3808</a>	<a href="#">H6258</a>		
							צְבָאוֹת:	יְהוָה		
							सेनाहरूकाले	परमप्रभु		
								<a href="#">H3068</a>		

सर्वशक्तिमान परमप्रभुले यसो भन्नुभयो। तर अब जीवित मानिसहरूका निम्ति यस्तो हुनेछैन।”

וְהַשְׂמִים	יְבוּלָהּ	אֶת-	תִּתֵּן	וְהָאָרֶץ	פְּרִיָּהּ	תִּתֵּן	הַגֶּפֶן	הַשְּׁלֹם	זָרַע	כִּי-	12
र-आकाशले	आफ्नो-उपज	-	दिनेछ	र-पृथ्वीले	आफ्नो-फल	दिनेछ	दाख	शान्तिको	बीउ	किनकि	
<a href="#">H8064</a>	<a href="#">H2981</a>	<a href="#">H0853</a>	<a href="#">H5414</a>	<a href="#">H0776</a>	<a href="#">H6529</a>	<a href="#">H5414</a>	<a href="#">H1612</a>	<a href="#">H7965</a>	<a href="#">H2233</a>		

אֵלֶּה:	כָּל-	אֶת-	הַזֶּה	הָעַם	שְׂאֵרֵית	אֶת-	וְהַנְּחִלְתִּי	טָלָם	יִתְּנוּ	
कुराहरू	यी-सबै	-	यो	जनता	बाँकी-रहेका	-	र-मैले-उत्तराधिकारी-बनाउनेछु	आफ्नो-शीत	दिनेछन्	
<a href="#">H0428</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H2088</a>		<a href="#">H7611</a>	<a href="#">H0853</a>	<a href="#">H5157</a>	<a href="#">H2919</a>	<a href="#">H5414</a>	

“ती मानिसहरूले शान्तिसंग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। म यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु।

כֵּן	יִשְׂרָאֵל	וּבֵית	יְהוּדָה	בֵּית	בְּנוֹתָם	קָלָלָהּ	הַיְיֹתָם	כְּאֲשֶׁר	וְהָיָה	13
त्यसै-गरी	इसाएलको	र-घराना	यहूदाको	घराना	जातिहरूमा	शराप	तिमीहरू-थियो	जस्तै	र-हुनेछ	
	<a href="#">H3478</a>		<a href="#">H3063</a>			<a href="#">H7045</a>	<a href="#">H1961</a>		<a href="#">H1961</a>	

ס	יְדִיכֶם:	תְּחַזְּקֶנָּה	תִּירָאוּ	אֶל-	בְּרַכָּהּ	וְהִיִּתְּחֶם	אֶתְכֶם	אוֹשִׁיעַ	
।	तिम्रो-हातहरू	बलियो-होओस्	डराओ	न	आशिष	र-तिमीहरू-हुनेछौ	तिमीहरूलाई	म-बचाउनेछु	
	<a href="#">H3027</a>	<a href="#">H2388</a>	<a href="#">H3372</a>	<a href="#">H0408</a>	<a href="#">H1293</a>	<a href="#">H1961</a>	<a href="#">H0853</a>	<a href="#">H3467</a>	

मानिसहरू आफ्नो अभिशापको निम्ति यरूशलेम अनि यहूदाको नाउँ लिनेछन् तर म इसाएल र यहूदालाई बचाउँनेछु अनि तिनीहरूको नाउँ आशिषको रूपमा प्रमाणित हुन थाल्नेछ। यसकारण नडराऊ! बलियो होऊ!”

בְּהַקְצִיף	לְכֶם	לְהַרְעֵ	זְמַמְתִּי	כְּאֲשֶׁר	צְבָאוֹת	יְהוָה	אָמַר	כֹּה	כִּי	14
जब-रिसाए	तिमीहरूलाई	हानि-गर्न	मैले-ठानेको-थिएँ	जस्तै	सेनाहरूकाले	परमप्रभु	भन्नुहुन्छ	यसो	किनकि	
<a href="#">H7107</a>			<a href="#">H2161</a>			<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H3541</a>		

נְחַמְתִּי:	וְלֹא	צְבָאוֹת	יְהוָה	אָמַר	אֶתִּי	אֲבֹתֵיכֶם	
पछुताप-गरिँ	र-मैले-पछुताप-गरिँ	सेनाहरूकाले	परमप्रभु	भन्नुहुन्छ	मलाई	तिम्रा-पिताहरूले	
<a href="#">H5162</a>	<a href="#">H3808</a>		<a href="#">H3068</a>	<a href="#">H0559</a>	<a href="#">H0853</a>	<a href="#">H0001</a>	

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्टगर्न निर्णय लिएँ। मैले आफ्नो बिचार बदली गर्ने निश्चय गरेको।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

יְהוּדָה	בֵּית	וְאֶת-	יְרוּשָׁלַם	אֶת-	לְהַיִּיב	הָאֵלֶּה	בַּיּוֹמִים	זְמַמְתִּי	שָׁבְתִי	כֵּן	15
यहूदाको	घराना	र-	यरूशलेमलाई	-	भलाइ-गर्न	यी	यी-दिनहरूमा	ठानेको-छ	मैले-फेरि	त्यसै-गरी	
<a href="#">H3063</a>		<a href="#">H0853</a>	<a href="#">H3389</a>	<a href="#">H0853</a>	<a href="#">H3190</a>	<a href="#">H0428</a>	<a href="#">H3117</a>	<a href="#">H2161</a>	<a href="#">H7725</a>		

אֶל-	תִּירָאוּ:	
न	डराओ	
<a href="#">H0408</a>	<a href="#">H3372</a>	

“तर अब मैले बिचार बदली सकेँ अनि त्यस्तै प्रकारले मैले यरूशलेम र यहूदाका मानिसहरू प्रति वास्ता गरी रहने निश्चय गरेको छु।

אֲמַת	רָעָהוּ	אֶת-	אִישׁ	אֲמַת	דְּבָרוֹ	תַּעֲשֵׂוּ	אֲשֶׁר	הַדְּבָרִים	אֵלֶּה	16
सत्य	आफ्नो-छिमेकीलाई	-	मानिसले	सत्य	बोल	तिमीहरूले-गर्नुपर्छ	जो	कुराहरू	यी	
<a href="#">H0571</a>	<a href="#">H7453</a>	<a href="#">H0854</a>	<a href="#">H0376</a>	<a href="#">H0571</a>	<a href="#">H1696</a>			<a href="#">H1697</a>	<a href="#">H0428</a>	

וּמִשְׁפָּט	שְׁלֹם	שְׁפָטוּ	בְּשַׁעְרֵיכֶם:
र-न्यायको	शान्ति	न्याय-गर	तिम्रो-द्वारहरूमा
<a href="#">H4941</a>	<a href="#">H7965</a>	<a href="#">H8199</a>	<a href="#">H8179</a>

यसकारण नडराऊ तर तिमीहरूले यो गर्नु पर्छ कि आफ्नो छिमेकीहरूसित सत्य बोल, जब तिमी आफ्नो शहरमा निर्णय लिन्छौ त्यस बेला साँचो, ठिक र शान्ति ल्याउने निर्णय होस्।

אֶל-	שָׁקַר	וּשְׁבַעַת	בְּלִבְבְּכֶם	תְּחַשְׁבוּ	אֶל-	רָעָהוּ	רָעַת	אֶת-	וְאִישׁ	17
न	झूटो	र-झूटो-शपथ	तिम्रो-हृदयमा	सोच	न	आफ्नो-छिमेकीको	हानि	-	र-मानिसले	
<a href="#">H0408</a>	<a href="#">H8267</a>	<a href="#">H7621</a>	<a href="#">H3824</a>	<a href="#">H2803</a>	<a href="#">H0408</a>	<a href="#">H7453</a>		<a href="#">H0853</a>	<a href="#">H0376</a>	

ס	יְהוָה:	נְאֻם-	שְׁנֵאתִי	אֲשֶׁר	אֵלֶּה	כָּל-	אֶת-	כִּי	תֵּאָהָבוּ
।	परमप्रभुले	घोषणा-गर्नुहुन्छ	मैले-घृणा-गर्छु	जो	कुरा	यी-सबै	-	किनकि	मन-पराओ
	<a href="#">H3068</a>	<a href="#">H5002</a>	<a href="#">H8130</a>		<a href="#">H0428</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>		<a href="#">H0157</a>

तिम्रो छिमेकीलाई चोट पुर्याउने गुप्त योजनाहरू नबनाऊ। झुटो कसम नखाऊ। किन? किनकि म त्यो कुराहरूलाई घृणा गर्छु।” परमप्रभुले यसो भन्नु भयो।

וַיְהִי	דְבַר־	יְהוָה	צְבָאוֹת	אֵלֵי	לְאמֹר:	18
र-आयो	वचन	परमप्रभु	सेनाहरूकाको	मकहाँ	भन्दै	
<a href="#">H1961</a>	<a href="#">H1697</a>	<a href="#">H3068</a>		<a href="#">H0413</a>	<a href="#">H0559</a>	

मैले सर्वशक्तिमान परमप्रभुको यो वचन पाएँ।

כֹּה־	אָמַר	יְהוָה	צְבָאוֹת	צוֹם	הַרְבִּיעִי	וְצוֹם	הַחֲמִישִׁי	וְצוֹם	הַשְּׁבִיעִי	19
यसो	भन्नुहुन्छ	परमप्रभु	सेनाहरूकाले	उपवास	चौथो-महिनाको	र-उपवास	पाँचौं-महिनाको	र-उपवास	सातौं-महिनाको	
<a href="#">H3541</a>	<a href="#">H0559</a>	<a href="#">H3068</a>		<a href="#">H6685</a>	<a href="#">H7243</a>	<a href="#">H6685</a>	<a href="#">H2549</a>	<a href="#">H6685</a>	<a href="#">H7637</a>	

וְצוֹם	הַעֲשִׂירִי	יְהוָה	לְבֵית־	יְהוּדָה	לְשִׁשָּׁן	וּלְשִׁמְחָה	וּלְמַעֲרִים	טוֹבִים	וְהָאֲמֹת
र-उपवास	दशौं-महिनाको	हुनेछन्	घरानाको-लागि	यहूदाको	आनन्द	र-खुशी	र-चाडहरू	राम्रा	र-सत्य
<a href="#">H6685</a>	<a href="#">H6224</a>	<a href="#">H1961</a>		<a href="#">H3063</a>	<a href="#">H8342</a>	<a href="#">H8057</a>	<a href="#">H4150</a>	<a href="#">H0571</a>	

וְהַשְּׁלוֹם	אֶהְיֶה:	פ
र-शान्तिलाई	मन-पराओ	।
<a href="#">H7965</a>	<a href="#">H0157</a>	

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउने अनि उपवासको विशेष दिन चौथो महिना, पाँचौं महिना, सातौं महिना अनि दशौं महिनामा हो। त्यो शोकको दिनलाई खुशीको दिनमा बदली गर। ती दिन र्ष अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।”

כֹּה	אָמַר	יְהוָה	צְבָאוֹת	עַד	אֲשֶׁר	יָבֹאוּ	עִמָּי	וַיִּשְׁבִּי	עָרִים	רְבוֹת:	20
यसो	भन्नुहुन्छ	परमप्रभु	सेनाहरूकाले	अझै	जन	आउनेछन्	जनताहरू	र-बासिन्दाहरू	शहरहरूका	धेरैका	
<a href="#">H3541</a>	<a href="#">H0559</a>	<a href="#">H3068</a>		<a href="#">H5750</a>		<a href="#">H0935</a>		<a href="#">H3427</a>			

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “भविष्यमा बिभिन्न शहरहरूबाट मानिसहरू यरूशलेममा आउनेछन्।

וְהָלְכוּ	יִשְׁבְּיוּ	אֶחָת	אֶל־	אֶחָת	לְאֹמֵר	גְּלוּתָהּ	הַגְּלוּת	לְחַלּוֹת	אֶת־	פְּנֵי	21
र-जानेछन्	बासिन्दाहरू	एउटाको	तिर	अर्कोतिर	भन्दै	जाओ	जाओ	अनुग्रह-खोजन	-	अनुहार	
<a href="#">H1980</a>	<a href="#">H3427</a>	<a href="#">H0259</a>	<a href="#">H0413</a>	<a href="#">H0259</a>	<a href="#">H0559</a>	<a href="#">H3212</a>	<a href="#">H1980</a>		<a href="#">H0853</a>	<a href="#">H6440</a>	

יְהוָה	וּלְבָקֶשׁ	אֶת־	יְהוָה	צְבָאוֹת	אֶלְכֶּה	גַּם־	אֲנִי:
परमप्रभुको	र-खोजन	-	परमप्रभु	सेनाहरूकालाई	म-पनि-जानेछु	पनि	म
<a href="#">H3068</a>	<a href="#">H1245</a>	<a href="#">H0853</a>	<a href="#">H3068</a>		<a href="#">H3212</a>	<a href="#">H1571</a>	<a href="#">H0589</a>

एउटा शहरका मानिसहरूले अर्को शहरका मानिसहरूलाई भन्नेछन्, ‘हामीहरू परमप्रभुको सामुन्ने उपासना गर्न, सर्वशक्तिमान परमप्रभुलाई खोजन जाँदौं,’ अनि अर्कोले भन्नेछ, ‘म पनि तिमीहरू सित जान चाहन्छु।’”

וּבָאוּ	עִמָּי	רְבִים	וְגוֹיִם	עֲצוּמִים	לְבַקֵּשׁ	אֶת־	יְהוָה	צְבָאוֹת	בִּירוּשָׁלַם	22
र-आउनेछन्	जनताहरू	धेरै	र-जातिहरू	शक्तिशाली	खोजन	-	परमप्रभु	सेनाहरूकालाई	यरूशलेममा	
<a href="#">H0935</a>				<a href="#">H6099</a>	<a href="#">H1245</a>	<a href="#">H0853</a>	<a href="#">H3068</a>		<a href="#">H3389</a>	

וְלַחְלוֹת	אֶת־	פְּנֵי	יְהוָה:	ס
र-अनुग्रह-खोजन	-	अनुहार	परमप्रभुको	।
<a href="#">H0853</a>	<a href="#">H6440</a>	<a href="#">H3068</a>		

धेरै मानिसहरू अनि धेरै शक्तिशाली जातिहरू परमप्रभु सर्वशक्तिमानलाई खोजन यरूशलेम आउनेछन्। तिनीहरू यहाँ परमप्रभुको उपासना गर्ने आउने छन्।

כֹּה	אָמַר	יְהוָה	צְבָאוֹת	בְּיָמַי	הַחֲמִמָּה	אֲשֶׁר	יַחֲזִיקוּ	עֲשָׂרָה	אֲנָשִׁים	מִכָּל־	23
यसो	भन्नुहुन्छ	परमप्रभु	सेनाहरूकाले	ती-दिनहरूमा	ती	जब	समात्नेछन्	दशजना	मानिसहरूले	सबैबाट	
<a href="#">H3541</a>	<a href="#">H0559</a>	<a href="#">H3068</a>		<a href="#">H3117</a>	<a href="#">H1992</a>		<a href="#">H2388</a>	<a href="#">H6235</a>	<a href="#">H0376</a>	<a href="#">H3605</a>	

לְשׂוֹנוֹת	הַגּוֹיִם	וְהַחֲזִיקוּ	בְּכַנְף	אִישׁ	יְהוּדִי	לְאֹמֵר	גְּלוּתָהּ	עִמָּמִם	כִּי
भाषाहरूका	जातिहरूको	र-समात्नेछन्	छेउ	मानिसको	यहूदीको	भन्दै	जाओ	तिमीहरूसँग	किनकि
<a href="#">H3956</a>		<a href="#">H2388</a>	<a href="#">H3671</a>	<a href="#">H0376</a>	<a href="#">H3064</a>	<a href="#">H0559</a>	<a href="#">H3212</a>		

שָׂמְעוּ	אֵלָהֶם:	ס
हामीले-सुनेका-छौं	परमेश्वर	।
<a href="#">H8085</a>	<a href="#">H0430</a>	

| सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय, बिभिन्न जातिहरूबाट बिभिन्न भाषाहरू बोल्ने दशजना मानिसहरूले एकजना यहूदी मानिसको लुगाको छेउ समात्नेछ अनि भन्नेछ, ‘हामीले सुनेका छौं कि परमेशवर तिम्रो साथमा हुनुहुन्छ, के हामी उहाँको उपासना गर्न तिमी सित आउँन सक्छौं?’”